

नागरिक समाज

(Civil Society)

औपचारिक वा कर्मकाण्डी लोकतन्त्र र समावेशी लोकतन्त्रमा यौटा तात्त्विक अन्तर के छ भने जहा पहिलोमा आवधिक निर्वाचन पछि नागरिकको भूमिका समाप्त हुन्छ त्यहीं दोस्रोमा आफ्नो जीवनमा प्रभाव पार्ने विषयका निर्णय निर्माण गर्ने कार्यमा नागरिकहरू सक्रीय रूपले सहभागी हुन्छन्। भन्नुको अर्थ समावेशी लोकतन्त्रमा लोकतान्त्रिक अभ्यास, आवधिक चुनावी प्रतिस्पर्धाभन्दा पनि अगाडि बढ्छ। त्यहा सहभागिताको संस्कृति हुन्छ। अतः नागरिकहरू हरेक सम्भव साधन तथा संयन्त्रहरू प्रयोग गरेर सक्रीय रूपमा आफ्ना चासो र आवाजहरू बुलन्द गर्छन्। एकमुष्ट रूपमा भन्नुपर्दा त्यस्ता संयन्त्र वा साधनहरूलाई हिजो-आज नागरिक समाजको नाम दिइन्छ, जसभित्र गैर सरकारी संस्थाहरू, सामाजिक आन्दोलनहरू, अन्य स्वायत्त संगठनहरू, व्यवसायी संगठन तथा बहुल स्वरूपमा विद्यमान संचार माध्यमहरू पर्छन्। नागरिक समाज भनेको व्यक्तिगत स्वार्थभन्दा माथि उठेका विविधरूपका पात्रहरूको समष्टि हो। यसले निजी वृत्त र राज्य माझ बसेर जनचासोका विभिन्न सवालहरूमा काम गर्छ र जनताका पीडाहरूलाई वाणी दिन्छ।

विश्व बैंकले नागरिक समाजलाई गैर सरकारी तथा गैरनाफामुखी संस्थाका रूपमा चित्रित गर्छ जसको आफ्नै वा अरूपका हित र मान्यताहरू व्यक्त गर्ने निकायका रूपमा सार्वजनिक जीवनमा उपस्थिति हुन्छ। यिनको आधार नैतिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक, धार्मिक वा लोकहितेक्षु मध्ये कुनै पनि हुनसक्छ। यसभित्र सामुदायिक समूह, गैससहरू, मजदूर युनियनहरू, आदिवासी समूहहरू, दान दातव्य संस्थाहरू, आस्थामा आधारित संस्थाहरू, व्यावसायिक संगठन तथा प्रतिष्ठानहरू समावेश हुन्छन्। द्वन्दग्रस्त मुलकमा र द्वन्दोत्तर अवस्थामा रहेका मुलकहरूमा नागरिक समाजको भूमिकालाई खुबै महत्वका साथ हेरिन्छ।

नागरिक समाजको भूमिका:

समकालीन विश्वका अनुभवहरूका आधारमा नागरिक समाजको भूमिकालाई निम्नानुसार औंत्याउन सकिन्छ-

क) सहजकर्ता :

राज्यका अन्य निकायभन्दा नागरिक समाजको केही अलग पहिचान हुन्छ । यिनको राजनीतिक स्वतन्त्रता, कार्यादेशमा लचिलोपन र निष्पक्षता तथा उच्च विश्वसनीयताका कारण यिनको पहलकदमीलाई शासक तथा आम नागरिक दुवैले अति सम्मान गर्दछन् । परिणामस्वरूप राज्य निर्माणको कुनै पनि बिन्दुमा जहाँ र जहिले आवश्यक पर्छ नागरिक समाजले सहजकर्ताको भूमिका खेल्छ । अभ मुलकमा द्वन्द छ वा आम नागरिक र राज्यका शासकहरूमाझ विश्वासको संकट छ भने त नागरिक समाजले विश्वसनीय पूलको काम गर्दछ ।

ख) सांस्कृति-द्वितीय समझदारी तथा सम्बन्ध निर्माणका लागि संजाल निर्माणः

यदि कुनै राज्य सांस्कृतिक विविधताले भरिएको छ र ती समुदायहरू माझको आपसी सम्बन्धमा समस्या छ भने नागरिक समाजले तिनका माझमा सम्बन्ध सुधार गर्न तथा अन्तर सामुदायिक संजाल निर्माण गर्न समझदारी अभिवृद्धि गर्न अहम् भूमिका खेल्छ ।

ग) अन्तर-समुदाय सद्भाव अभिवृद्धि :

राज्य निर्माणको सिलसिलामा प्रायः आइरहने चुनौति भनेको समाजमा विद्यमान विभिन्न समुदायका माझ सद्भाव अभिवृद्धि गर्ने चुनौति हो । भौगोलिक रूपमा राज्य बने पनि त्यो मूलतः बलको उपज हुन्छ । त्यसभित्र अनेक समुदाय बसोबास गरेका हुनसक्छन् । तिनका माझ जुन पहिचान, भावना तथा जातीय एवं अन्य साभापन हुनपर्ने हो त्यो नहुन सक्छ । त्यसैले धेरै पटक देश बने पनि राज्य बनेको हाँदैन । आज नेपालकै अवस्थातर्फ विचार गर्ने हो भने भण्डै त्यस्तै परिस्थिति छ । यहाका कैयौं जाति, जनजाति र समुदायले राज्यप्रति जे-जस्तो अपनत्व भाव देखाउनु पर्ने हो त्यो देखाउन सकिरहेका छैनन् । वास्तवमा तिनमा रहेको यो मनोवैज्ञानिक खाइलाई पाट्ने र तिनको सामुहिक उर्जालाई राष्ट्रनिर्माणमा लगाउने काममा नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्छ ।

घ) जनपरिवालनकर्ताका रूपमा :

नागरिक समाजले सधैं राज्य र निजी क्षेत्रको चेपुवामा परेका आम जनसमुदायलाई उद्धार गर्ने काम गर्दछ । यो आवाजहिनहरूको आवाज र पहलविहिनहरूको पहलकर्ता हो । आम

जनताको यसप्रति यतिविघ्न विश्वास हुन्छ कि यसको आह्वानमा जनता आफ्ना मागहरू पुरा गराउन सडकमा उत्रन पनि तयार हुन्छन् । राजनीतिका अन्य कर्ताहरू प्रति विश्वास हराएको बेला पनि नागरिक समाजले जनविश्वासलाई कायम राख्न सक्छन् । यो कुरा नेपाल कै सन्दर्भमा पनि लागू हुन्छ । जुनबेला तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेका थिए र त्यसका विरुद्ध राजनीतिक दलहरूले आन्दोलनको आह्वान गर्दा जनता तटस्थ बसेका थिए त्यसबेला नागरिक समाजले नै आन्दोलनको भण्डा बोकेको थियो र यसकै आह्वानमा जनता खुलेर सडकमा उत्रेका थिए ।

ड) राज्य निर्माणमा आलोचनात्मक तत्वका रूपमा:

राज्य निर्माणका दौरान राजनीतिक ठालूहरू अन्याधुन्द बल प्रयोगमा उत्रन सक्छन् । तिनले जनताका जायज मागहरूलाई समेत बेवास्ता गर्न सक्छन् । त्यस्तो बेला विवेकका बाहकका रूपमा नागरिक समाजले शासकहरूको जायज आलोचना गरेर तिनलाई गलत बाटोमा जानबाट रोक्न सक्छन् । यिनको आलोचनात्मक भूमिकाले राज्य पक्षले नदेखेका वा नसुनेका कतिपय विषयहरू सामुन्ने आउछन् र राज्य निर्माणका चुनौतिहरू सामना गर्न सजिलो पर्छ ।

३) द्वन्द्वरूपान्तरणमा सहयोगीरः

कैयौं राज्यहरू राज्य निर्माणका दौरान जटिल प्रकारका द्वन्दमा पर्न सक्छन् । त्यस्तोबेला द्वन्दलाई मत्थर पार्ने र रूपान्तरण गर्ने कार्यमा नागरिक समाजले अहम् भूमिका खेल्छ । कैयौं अफ्रिकी मुलकमा त्यहाका धार्मिक संस्था (जस्तो कि चर्च) समेतले द्वन्द रूपान्तरणमा अग्रणी भूमिका खेलेका छन् । नेपालमा समेत दश बर्षे माओवादी जनयुद्धका दौरान पटक पटक नेपालको नागरिक समाजले द्वन्द रूपान्तरणमा निर्णायिक भूमिका खेलेको छ । तत्काल द्वन्द रूपान्तरण गर्न सकिएन भने पनि त्यसलाई मत्थर पार्ने काममा समेत नागरिक समाजले सहजकर्ताको भूमिका खेल्नसक्छ ।

४) राज्यलाई वैधानिकता दिलाउने सवालमा:

राज्य निर्माणको कार्य गर्दा त्यहा स्थापित सत्ताको वैधानिकताको सवाल जहिले पनि अहम् रूपमा उठ्छ । बलले राज्य बन्न सक्ला तर त्यसको निरन्तरताका लागि त्यहा स्थापित शासन सत्ताले जनताबाट सहज स्वीकृति पाउन जरुरी हुन्छ । यो संगीन मोडमा नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्नसक्छ । यदि नागरिक समाज सहयोगी भएन र त्यसबाट शासनले वैधता पाएन भने आम जनताबाट वैधता पाउन सक्दैन ।

ज) लोकतन्त्रलाई गठन र सुदृढ पार्ने कामगा:

कमजोर लोकतन्त्र भयो भने राज्य निर्माण पनि कमजोर हुनसक्छ । अतः राज्य निर्माणलाई तार्किक निष्कर्षमा पुऱ्याउनका लागि कुनै पनि समाजमा लोकतन्त्रलाई जनतामा स्थापित गराई गहन बनाउने र त्यसलाई सुदृढ बनाउन आवश्यक पर्छ । वस्तुतः यो काममा नागरिक समाजले ठूलो सहयोग पुऱ्याउँछ । आम नागरिकलाई सचेत पार्ने, तिनको संगठित शक्तिलाई आ-आफ्ना माँगहरू पूरा गराउन राज्य सामू दबाव सृजना गर्ने र तिनको आवाज मुखरित गर्ने काममा विभिन्न स्तरका नागरिक समाजले अहम् भूमिका खेल्छन् ।

झ) राज्यलाई स्थानीय तहमा सबल बनाउन:

राज्य निर्माण भनेको राज्यको वैधता केन्द्रिय तहमा मात्र होइन स्थानीय स्तरमा पनि स्थापित हुनु हो । जबसम्म राज्यका सबै भूभाग राज्यको प्रभावकारी नियन्त्रणमा आउँदैन तबसम्म राज्य निर्माण भएको मानिँदैन । कुरा त्यतिमा मात्र रोकिन्न । स्थानीय तहमा समेत जनताले राज्यका क्रियाकलापमा हिस्सेदार हुन पाउनुपर्छ । हो, यहींनिर स्थानीय नागरिक समाजले आम जनतालाई आफ्ना अधिकार र कर्तव्यप्रति सजग र सचेत गराउने र राज्यका गतिविधिहरूमा सामेल हुन प्रोत्साहित गर्छ । कुनै पनि राज्यमा जनता गल्ली वा समुदायमा बस्छन् । त्यसले राज्यका सेवाहरू पनि त्यहिंसम्म पुग्नुपर्छ । अनि मात्र राज्य सबल हुन्छ । र यो काममा नागरिक समाजले अग्रणी भूमिका खेल्छ ।

ञ) ट्रयाक टू सम्बाद:

राज्यका सन्दर्भमा विचारगर्दा घरि राज्य-राज्य माझ र घरि राज्य र विद्रोही माझ द्वन्द्व र असमझदारी उत्पन्न हुने अवस्था आउँछ । त्यस्तो बेला सरकारी स्तरमा अर्थात ट्रयाक वन सम्बादले मात्र समस्या समाधान गर्न सक्दैन । द्वन्द्व रूपान्तरण वा समस्या समाधानका लागि सम्बादको अर्को ढोका पनि खोल्न जरुरी हुन्छ । यस्तो बेला नागरिक समाजभन्दा अर्को कुनै प्रभावकारी संयन्त्र हुनसक्दैन ।

टुङ्गो

नागरिक समाजको समकालिन विश्वमा जिति नै ठूलो योगदान भए पनि यो राज्य वा अन्य राजनीतिक पात्रहरूको विकल्प बन्न सक्दैन । यसको भूमिका भनेको नितान्त रूपमा सहजकर्ता वा सहयोगीको मात्र हो । यसले राज्य, राजनीतिक दल, संसद र अन्य राजनीतिक निकायसँग सहयोगात्मक सम्बन्ध राखेरै काम गर्नुपर्छ । हो, कुनै खास परिस्थितिमा जब राज्य निरंकुश र अधिनायकवादी बन्दू त्यसबेला नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र नागरिक हितका लागि राज्य पक्षसँग द्रृरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ ।

नेपालकै अनुभवले पनि यो कुरा प्रमाणित गर्छ । बास्तवमा नागरिक समाज नागरिक अधिकार र लोकतन्त्रको पहरेदार र उर्जागृह हो । अतः निष्कर्षमा के भन्न सकिन्छ भने नागरिक समाजले राज्य, राजनीतिक दल, विधायिका तथा अन्य राजनीतिक अंगहरूसँग जतिसुकै सहयोगी सम्बन्ध राखे पनि यसले एक प्रकारको आलोचनात्मक द्रृरी भने राख्नै पर्छ । यही आलोचनात्मक नजर र आलोचनात्मक द्रृरी र पहरेदारको भूमिकाले नागरिक समाजलाई समकालिन राजनीतिमा विशिष्ट स्थान प्रदान गरेको छ ।

(((((((((((समाप्त)))))))))

नागरिक समाज

सरकारभन्दा बाहिर रहेका र कुनै पनि राजनीतिक दलमा संलग्न नभएका तटस्थ रूपमा आवाज उठाउने नागरिकहरूको समूह नागरिक समाज हो । यो गैरनाफामूलक स्वस्फुर्त रूपमा क्रियाशिल रहने समूह हो । यसले नागरिको हकहितका लागि आवाज उठाउँछ । यस्तो समूहमा सामूहिक चाहना र भावना प्रवल हुन्छ । यसमा लोक कल्याण, सामाजिक जागरण र शासकीकरणका क्षेत्रमा क्रियाशील व्यक्तिहरू सहभागी हुन्छन् । साथै यो समाजले समाजको समानता, हित र भलाइसँग सम्बन्धित काम गर्दछ । नागरिक समाजका सदस्यहरूले सामाजिक न्यायका पक्षमा आवाज उठाउँछन् । यो संस्था राज्यले प्रदान गर्ने सेवा सुविधा सर्वसुलभ ढड्गाले प्रवाह गर्नका लागि निगरानी तथा दबाव सिर्जना गर्न क्रियाशील हुन्छ । यसले राज्यको स्वेच्छाचारिता विरुद्ध आवाज उठाउँछ । यसलाई निगरानी समूह (watch dog) को रूपमा लिने गरिन्छ ।

नागरिक समाजमा आफ्नै प्रकारका विशेषताहरू छन् । समाजका सबै सदस्यहरू नागरिक समाजमा सहभागी हुन पाउँछन् । नागरिक समाज प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्था हो । सबै विचार, भावना तथा दृष्टिकोण भएका मानिसहरूको सहभागिता हुन्छ । यसले आपसी सहकार्यबाट विकासका गतिविधि सञ्चालन गर्न जोड दिन्छ । यसले सामाजिक जागरण र समुदायको परिचालनमा जोड दिन्छ । यहाँ विभिन्न विचार, दृष्टिकोण र धारणा भएका मानिसहरू जोडिन सक्छन् । यो सरकारलाई सही बाटामा हिँड्न दबावमूलक गतिविधि गर्ने तथा आवाजविहीन, पिछडिएको वर्ग वा समुदायको आवाज उठाउने सामाजिक संस्था हो । यसले लोकतान्त्रिक संस्कार वा आचरणको विकासमा जोड दिन्छ ।

नागरिक समाजले कार्यक्षेत्र, विशेषता आदिका आधारमा आआफ्नै पहिचान बनाएको हुन्छ । नागरिक अगुवाहरू आर्थिक, धार्मिक, सांस्कृतिक समूहमा क्रियाशील रही समाजलाई योगदान दिइरहे का हुन्छन् । यस्ता समूहअन्तर्गत पेसागत महासङ्घ, मङ्काखल नेपाल, हिन्दु महासङ्घ आदि पर्दछन् । पेसागत हकहितका लागि कार्यरत संस्थाहरूमार्फत नागरिकका हकहितका पक्षमा बहस पैरवी गर्दछ । सामाजिक समस्या तथा विकृतिका विरुद्धमा दबाव सिर्जना गर्न पनि सहयोग गर्दछ । आर्थिक पारदर्शिता सुशासन कायम राख्न तथा देशको सीमा अतिक्रमण भएमा वा अन्य अवस्थामा यसले नागरिकलाई घच्छच्याउने काम पनि गर्दछ । यसअन्तर्गत नेपाल शिक्षक सङ्घ/सङ्गठनहरू, प्राध्यापक सङ्घ आदि पर्दछन् । नेपाल वातावरण पत्रकार समूह, शिक्षक अभिभावक सङ्घ आदि मार्फत पनि आम नागरिकलाई सचेत गराउने काम गर्दछ ।

समाजका सबै सदस्य नागरिक समाजमा सहभागी हुन पाउँछन् । नागरिक समाज प्रजातान्त्रिक भावनाबाट प्रेरित हुन्छ । यसमा विभिन्न विचार, भावना तथा दृष्टिकोण भएका मानिसको सहभागिता

हुन्छ । आपसी सहकार्यबाट विकासका गतिविधि सञ्चालन गर्न जोड दिन्छ । सामाजिक जागरण र समुदायको परिचालनमा जोड दिन्छ । नागरिक समाजले सुशासनका लागि आवाज उठाउँछ । यसले लोकतान्त्रिक संस्कार वा आचरणको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

नागरिक समाजले नागरिकका हकहितका पक्षमा आवाज उठाउँछन् । सामाजिक समस्या तथा विकृति विरुद्धमा दबाव सिर्जना गर्न पनि सहयोग गर्दैन् । यसका साथै समाजको बृहत्तर हितका लागि सामूहिक भावनाको विकास, समाजमा घटने वा घटेका विविध घटनाहरूका विषयमा आलोचनात्मक दृष्टिकोणमार्फत सचेत गराउने जस्ता उद्देश्य नागरिक समाजले राखेको हुन्छ । नागरिक समाजले राज्यका निकायलाई नागरिकप्रति जवाफदेही हुन दबाव सिर्जना गर्दै ।

क्रियाकलाप

१. नेपालमा नागरिक समाजको भूमिका सम्बन्धमा संवाद तयार गर्नुहोस् ।
२. तपाईंको समुदायमा कार्यरत नागरिक समाजले गरेका कामहरू टिपोट गरी कक्षामा छलफल गर्नुहोस् ।
३. नागरिक समाज स्वेच्छक, स्वपरिचालित, तटस्थ र सामाजिक दबाव समूह हो, कक्षामा छलफल गरेर प्रस्तु पार्नुहोस् ।

अभ्यास

तलका प्रश्नको उत्तर लेख्नुहोस् :

- (क) नागरिक समाज भनेको के हो ?
- (ख) नागरिक समाजको महत्त्व उल्लेख गर्नुहोस् ।
- (ग) समाजको हितमा नागरिक समाजले गरेका कामहरू चर्चा गर्नुहोस् ।
- (घ) नेपालको सन्दर्भमा नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ ? आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस् ।